



लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

खरिदार वा सो सरह पद (आन्तरिक प्रतियोगिता) को लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ८५/०७९/८०, मिति: २०७९।०९।१२ गते

लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०७/०७८-७९ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी अनलाइनबाट दरखास्त स्वीकृत गराएका उम्मेदवारहरूको प्रथम चरणको (प्रथम र द्वितीय पत्र) को प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित परीक्षा कार्यक्रम अनुसार देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षार्थीहरूले पालना गर्नु पर्ने नियमहरू द्रष्टव्य १ र २ मा उल्लेख गरिएको छ ।

विज्ञापन नं.: १३८०७/०७८-७९ (आ.प्र.)

पद: खरिदार वा सो सरह

श्रेणी: रा.प.अनं. द्वितीय

लिखित परीक्षा कार्यक्रम

क्र.सं.	पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
१.	प्रथम	सामान्य ज्ञान	वस्तुगत (Objective)	२०७९/०९/२९ गते, दिनको २:०० बजे	४५ मिनेट
	द्वितीय	सेवा सम्बन्धित कार्य-ज्ञान	विषयगत (Subjective)	२०७९/०९/३० गते, दिनको २:०० बजे	२ घण्टा ३० मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	रोल नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	५५०००१	५५००७२	७२	श्री लोक सेवा आयोग, बुटवल कार्यालयको परीक्षा हल

द्रष्टव्य १:-

१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन साथै उम्मेदवारले प्रवेशपत्र सँगै आफ्नो नागरिकता वा **नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै सक्कलै परिचयपत्र** अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।
३. परीक्षा भवनमा झोला, मोबाईल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
४. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा कार्यक्रम स्थगित हुनेछैन ।



लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

द्रष्टव्य २:-

कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवारले अनिवार्य मास्क लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी समेत लिई आउनुपर्नेछ ।
२. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन एक आपसमा २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
३. परीक्षार्थीहरू समुहमा भेला हुने, कुराकानी गर्ने गर्नुहुदैन ।
४. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विशेष परीक्षा हलमा परीक्षा केन्द्रको व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले (फो.नं. ०७१-५५१३२८, ५४०२०७) मा पूर्व जानकारी दिई उक्त विशेष परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन् ।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

(रञ्जन रेग्मी)
नायब सुब्बा

(बालकृष्ण पौडेल)
शाखा अधिकृत

(ध्यान कुमार थापा)
उपसचिव